



गुलरिया नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय

फोन ०८४-४२०४५८

इमेल:gnpk.bardiya@gmail.com



प.स.२०७५/०७६

च.नं.

मिति २०७६/०३/१८

सिफारिस उम्मेदवारहरू

पद: अ.न.मी

तह: चौथो

यो.क.नं.	दाता नं./रोल नं.	उम्मेदवारको नाम र घर	बाबुको नाम	बाजेको नाम
१	११	प्रतिष्ठा खड्का	रेण बहादुर	भिम बहादुर
२	१८	सीता पौडेल	रामजी प्रसाद	टिकाराम
३	१	सम्भना कुमारी बि.क	मैपति	रिवा
४	९	सुरुषी शर्मा	मोहन कुमार शर्मा	गुरु प्रसाद

वैकल्पिक उम्मेदवारहरू

यो.क.नं.	दाता नं./रोल नं.	उम्मेदवारको नाम र घर	बाबुको नाम	बाजेको नाम
१	१०	सुजाता ज्ञवाली	मदनराज	गिरीराज
२	४	निर्मला लामिछाने	लाल बहादुर	शशिलाल

  
सुरज  
स.क.५०

  
सुरज  
नगरपालिका

"मधुमेहबाट बच्न नियमित व्यायाम,सन्तुलित आहारआदिमा ध्यान दिनु।"



गुलरिया नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय

फोन ०८४-४२०४५८

इमेल:gnpk\_bardiya@gmail.com



प.स. २०७५/०७६  
घ.नं.

मिति २०७६/०३/१८

**अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ॥**

प्रस्तुत विषयमा यस नगरपालिका स्वास्थ्य शाखाको मिति २०७६।०२।१३ गतेमा प्रकाशित विज्ञापन सूचना बमोजिम माग पद संख्या अ.हे.ब.४,अ.न.मी.४ र कार्यालय सहयोगी ४ का लागि मिति २०७६।०२।३० गते देखि २०७६।०२।२८ गते सम्म अन्तरवार्ता सन्चालन भएकोमा अ.हे.ब. र अ.न.मी पदको उम्मेदवारहरू उपस्थिति ४८ जना उम्मेदवारहरूको अन्तरवार्ता अंकको कुल योगको आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले सिफारिस योग्यताक्रमका उम्मेदवारहरूलाई नियुक्तिको लागि सिफारिस गर्ने निर्णय भएकोले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सिफारिस भएका उम्मेदवारहरूले नियुक्तिका लागि यस नगरपालिका स्वास्थ्य शाखामा यथाशिघ्र सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।

**सिफारिस उम्मेदवारहरू**  
पद: अ.हे.ब.

तह: चौथो

यो.क.नं.	दाता नं./रोल नं.	उम्मेदवारको नाम र घर	बाबुको नाम	बाजेको नाम
१	९	सुरबु भ्ना	मदन मोहन	कामदेव
२	२३	प्रिया यादव	कैलाशनाथ	शम्भुशरण
३	७	अफरोज खाँ	अक्षर	अजि हुसेन
४	१३	रविन सूर्यवंशी	राम बहादुर	भिम बहादुर

**वैकल्पिक उम्मेदवारहरू**  
पद: अ.हे.ब.

तह: चौथो

यो.क.नं.	दाता नं./रोल नं.	उम्मेदवारको नाम र घर	बाबुको नाम	बाजेको नाम
१	१०	रुपेन्द्र सोनकर	हिरालाल	छोटन
२	२	कर्मराज चौधरी	मनवार	हिउता

  
सुब्रज सिंह  
स.सं.अ.३

  
स्वास्थ्य सञ्चालक  
गुलरिया नगरपालिका

"मधुमेहबाट बच्न नियमित व्यायाम,सन्तुलित आहारआदिमा ध्यान दिनु।"